



चिलिमे जलविद्युत कम्पनी लिमिटेड

कपनमार्ग महाराजगञ्ज, काठमाडौं, पो.ब.नं. २५२१०

फोन नं. ०१-४३७०७७३/४३७०७९३ फ्याक्स नं. ०१-४३७७७२०

वेबसाईट: www.chilime.com.np, ईमेल: chpcl@chilime.com.np

को

हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको सम्बन्धी सूचना

यस चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मिति २०८१/०९/२८ गते सम्पन्न भएको २८औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने सम्बन्धमा प्रस्ताव पारित भए बमोजिम उक्त साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको बखत अभीतिक रुपमा शेयर धारण गर्नुभएका शेयरधनीहरूको खातामा मिति २०८१/१२/१३ गतेदेखि नै बोनस शेयर जम्मा गरी सकिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।

साथै भौतिक रुपमा शेयर धारण गर्नुभएका शेयरधनीहरूको हकमा पनि शेयर अभौतिकीकरण भए पश्चात् स्वतः खातामा जम्मा गरिने हुँदा आफ्नो शेयर अभौतिकीकरण गराउनुहुन समेत यसै सूचनाद्वारा शेयरधनीहरूलाई अनुरोध गरिन्छ । अन्य थप जानकारीका लागि यस कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ ।



शेयर रजिष्ट्रार:

सिद्धार्थ क्यापिटल लिमिटेड

पो.ब.नं. २१२००, नारायणचौर, नक्साल, काठमाडौं

फोन: ०१-४२७०७४७ फ्याक्स: ४४२०९३९

वेबसाईट: www.siddharthacapital.com

ईमेल: scl@siddharthacapital.com

धितो लिलामी गर्ने बारे १५ दिने अत्यन्त जरूरी सूचना

(प्रकाशित मिति २०८१/१२/१५ गते)

तपश्लिमा उल्लेखित ऋणी संस्थाले चापागाउँ शाखाबाट उपभोग गरेको कर्जाको सावाँ, व्याज र हर्जना रकम तिन बुक्राउन पनेँमा नबुझाई कर्जा सम्बन्धी शर्त तथा बन्धेजहरु उल्लघन गरेकाले सो सम्बन्धमा मौखिक तथा लिखित सूचना र पत्रद्वारा ताकेता गर्दा साथै मिति २०८१/०९/०८ गते मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा धितो लिलामी गर्ने बारे ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत संस्थाले तिन बुक्राउनु पर्ने कर्जाको साँवा, व्याज, हर्जना तथा अन्य दैदस्तुरको रकम समेत चुक्ता भुक्तानी नगरी बाँकी रहेको हुनाले बैकलाई ऋण सुरक्षण वापत लेखाई दिएको तपश्लिमा उल्लेखित धितो सुरक्षण सम्पत्ती लिलाम बिक्री गरी बैकको सम्पूर्ण लेना रकम असुल उपर गरी लिनका लागि यो धितो लिलाम बिक्री सम्बन्धि १५ दिने सूचना प्रकाशित गरिएको छ । अतः उल्लेखित म्याद भित्र तपश्लिमा उल्लेखित धितो सुरक्षण सम्पत्ती लिलाम बिक्रीमा सहभागी हुन र बोलपत्र खरिद गरी लिन इच्छुक सघ/संस्था, फर्म, कम्पनी तथा सर्वसाधारण महानुभावहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आफुले कबोल गरेको रकम सहितको गोथ्य शिलबन्दी बोलपत्र पेश गर्नहुन अनुरोध गर्दछौ । लिलाम बिक्रीमा सो सुरक्षण धितो सम्पत्ती कसैले नसकारेमा वा रितपूर्वक बोलपत्र नपरेमा बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, सहकारी ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम धितो सुरक्षण सम्पत्ति यस बैक आफैले सकार गरी लिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ । धितो लेखि दिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा बैक आफैले सकार गर्दा साविकमा बैकबाट भएको मुल्याङकन भन्दा कम मुल्यमा बिक्री भयो वा मेरो/हाघो सम्पत्तिको उचित मूल्य प्राप्त नभई कम मुल्यमा बिक्री भयो वा बैक आफैले सकार गरी लियो भनी कही कतै उजुर बाजुर गर्न पाउने छैन । साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्रीबाट पनि यस बैकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा सम्बन्धित ऋणी संस्था तथा जमानीकर्ताहरूको अन्य चल अचल जायजेशा सम्पत्तिबाट समेत असुल उपर गरी लिने र ऋणी तथा जमानीकर्तालाई बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन बमोजिम कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश गरिने व्यहोरा यसै सूचनाद्वारा सूचित गराइन्छ ।

ऋणी संस्थाको नाम : श्री हरियाली बचत तथा ऋण सहकारी संस्था लि.	
रजिष्टर्ड ठेगाना : चापागाउँ - २, ललितपुर	दर्ता नं: ५२८/०६५/०६६
संचालक तथा जमानीकर्ताको विवरण	
१) नाम : नारायण देशार (अध्यक्ष तथा जमानीकर्ता) बुवा : आशालाल देसार बाजे : महन्त देसार ना प्र नं : २४५० ठेगाना : चापागाउँ-२, ललितपुर	४) नाम: जुना देशार (कोषाध्यक्ष तथा जमानीकर्ता) बाबु : हर्कमान श्रेष्ठ पत्नी : हिराकाजी देशार ना.प्र.नं ९९९८८ ठेगाना: चापागाउँ-२, ललितपुर
२) नाम : देबेन्द्र महंजन (उपाध्यक्ष तथा जमानीकर्ता) बुवा : शंखर महंजन बाजे : रत्नबार महंजन ना प्र.नं : १४४९३ ठेगाना : ललितपुर-४, चापागाउँ	५) नाम: अष्ट बहादुर देसार (संचालक तथा जमानीकर्ता) बाबु : जगत बहादुर देसार बाजे : राजमाई देसार ना प्र.नं : २७३१७ ठेगाना : चापागाउँ-२, ललितपुर
३) नाम : ईच्छा देशार (सचिव तथा जमानीकर्ता) बाबु : कुल बहादुर देसार बाजे : गोपी लाल देसार ना प्र नं : ७०२६७ ठेगाना : चापागाउँ-३, ललितपुर	६) नाम : रविन्द्र देशार (संचालक तथा जमानीकर्ता) बाबु : निल बहादुर देसार बाजे : चर्नसि देसार ना.प्र.नं : ६३४५४ ठेगाना : चापागाउँ-२, ललितपुर
७) नाम : पुर्ण देशार (संचालक तथा जमानीकर्ता) बाबु : कुलबहादुर देशार बाजे : कान्छा देशार ना प्र नं : ३४९३६ ठेगाना : चापागाउँ-२, ललितपुर	

धितो सुरक्षण राखिएको सम्पत्ति र सुरक्षणधनीको विवरण :

१.	श्री आस लाल देशारको छोरी श्री : देव दत्त देशारको पत्नी ललितपुर जिल्ला चापागाऊँ गा.वि.स. वडा नं. २ बस्ने श्री अष्ट कुमारी देशार को नाममा मालपोत कार्यालय लयनखेल ललितपुर दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला चापागाऊँ गा.वि.स. वडा नं. २ को कित्ता न २०४ को क्षेत्रफल १-१४-२-० जग्गा र सो जग्गाले चर्चेको लियलगापात समेत ।
२.	श्री गोपी लाल देशारको नाति श्री नारायण देसारको छोरा ललितपुर जिल्ला चापागाऊँ गा.वि.स. वडा नं.३ बस्ने श्री ईच्छा देशार को नाममा मालपोत कार्यालय लयनखेल ललितपुर दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला चापागाऊँ गा.वि.स. वडा नं. २ को कित्ता नं.४७० र ४६६ को क्षेत्रफल ०-९-१-० र ०-८-३-० जग्गा र सो जग्गाले चर्चेको लियलगापात समेत ।
३.	श्री राम बहादुर विष्टको पत्नी श्री जनक प्रसाद धिमिरेको छोरी ललितपुर जिल्ला छप्पी गा.वि.स. वडा नं. २ बस्ने श्री सपना कुमारी विष्ट को नाममा मालपोत कार्यालय लयनखेल ललितपुर दर्ता श्रेस्ता कायम रहेका ललितपुर जिल्ला छप्पी गा.वि.स. वडा नं. २ को कित्ता नं. ९१३ को क्षेत्रफल १-१३-१-० जग्गा र सो जग्गाले चर्चेको लियलगापात समेत ।
४.	श्री आसालाल देशारको नाति श्री नारायण देसार को छोरा ललितपुर जिल्ला चापागाउँ गा.वि.स. वडा नं. २ बस्ने श्री सुरेन्द्र देसार को नाममा मालपोत कार्यालय लयनखेल ललितपुर दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला छप्पी गा.वि.स. वडा नं. २ को कित्ता न. ३४१ को क्षेत्रफल १-७-०-० जग्गा र सो जग्गाले चर्चेको लियलगापात समेत ।
५.	श्री लाल विर महंजनको नाति श्री जित लाल महंजन को छोरा ललितपुर जिल्ला चापागाउँ गा.वि.स. वडा नं. ५ बस्ने श्री सुमन महंजन को नाममा मालपोत कार्यालय लयनखेल ललितपुर दर्ता श्रेस्ता कायम रहेको ललितपुर जिल्ला भारदेव गा.वि.स. वडा नं. ५ को कित्ता नं. १४० को क्षेत्रफल ३-१५-०-० जग्गा र सो जग्गाले चर्चेको लियलगापात समेत ।

धितो लिलाम बिक्रीको शर्त तथा बन्धेजहरु :

- बोलपत्र फारम यस बैकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट रु ५००/- (अश्रेणी पाँच सय) फिता नहुने गरी खरिद गर्न सकिने छ ।
- बोलपत्र फारममा आफुले बोलकबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र फारममा आफुले लिन चाहेको अचल सम्पत्तिको विवरण यस बैकबाट प्रकाशित सूचनाको आधारमा नै भर्नु पर्नेछ । उल्लेखित अचल सम्पत्तिको स्पष्ट विवरण उल्लेख गरी सो को मुल्य अंक र अक्षरमा भर्नुपर्नेछ । अंक र अक्षरमा रकम फरक पर्न गएमा अक्षरमा उल्लेखितलाई मान्यता दिइने छ ।
- बोलपत्रमा आफुले कबोल गरेको अंको कम्तीमा १० प्रतिशतले हुन आउने रकम राष्ट्रिय सहकारी बैक लिमिटेडको नाममा Kumari Bank LTD पुगेलीसडक, काठमाण्डौ रहेको खाता न.००१०००१४८६६००००१ मा जम्मा गरेको सक्कल भौचर साथ बोलपत्र साथ पेश गर्नुपर्ने छ ।
- लिलाम बिक्री हुने धितो सुरक्षण निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै चापागाउँ शाखामा कार्यालय समय भित्र सम्पर्क राखी जे जस्तो अवस्थामा छ सोही अवस्थामा निरिक्षण गर्न सकिने छ । साथै सोही अवस्था तथा परिमाणमा स्वीकार गरी लिनु पर्नेछ ।
- बोलपत्र स्वीकृत भएको सूचना पाएको १५ दिन भित्र सम्पूर्ण रकम बुझाई अचल सम्पत्ति आफ्नो नाउँमा नामसारी गरी लिनु पर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझिएमा धरौटी रकम स्वत जफत हुने छ । रजिष्ट्रेशन गर्ने अड्डामा लाने सरकारी दस्तुर, लगायत अन्य सम्पूर्ण दैदस्तुर घर/जग्गा खरिद गर्ने खरिदकर्ताले व्यहोर्नु पर्नेछ ।
- बोलपत्र दाखिला भै सकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तहरुमा कुनै हेरफेर हुनेछैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुने दुंगो नलागे सम्म समान्यतया धरौटी रकम फिता दिइने छैन ।
- रित नपुगेको वा म्याद नाघी पेश हुन आएको बोलपत्र स्वत: रद्द हुनेछ ।
- बोलपत्र स्वीकार वा अस्वीकार गर्ने र लिलाम सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकार बैकमा निहीत रहनेछ ।
- बोलपत्र सदर बदर हुनु अगावै ऋणीले सम्पूर्ण रकम बुझाएमा प्राप्त बोलपत्रहरु रद्द गरी धरौटी फिता दिन सकिने छ । धरौटी स्वरुप राखेको रकममा व्याज दावी गर्न पाइने छैन ।
- लिलाम सूचना प्रकाशित मितिले १५ दिन भित्र बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मितिमा सार्वजनिक विदा परेमा सोको बोलिपन्ट कार्यालय समय भित्र पेश गर्न सकिने छ । बोलपत्र पेश गर्न सकिने अन्तिम मितिको भोलिपन्ट वा कार्यालय खुलेको दिनमा बैकको शाखा कार्यालय चापागाँउमा उक्त दिनको ३:०० बजे बोलपत्र खोल्निने छ । बोलपत्र पेश गर्न सकिने अन्तिम दिनको कार्यालय समय भित्र ऋणी वा धितोवालाको बैकको ऋण चुक्ता बुझाई धितो फुस्का लैजान सक्ने छ ।
- प्राप्त भएका बोलपत्रहरु बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधिहरुको रोहवरमा खोल्निने छ । यदि बोलपत्र पेश गर्ने व्यक्ति वा नीजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थिति नभएमा बोलपत्र खोल्न बाधा परेको मानिने छैन ।
- सुरक्षणमा रहेका धितोहरु आशिक रुपमा पनि लिलाम गर्न सकिने छ ।
- बोलपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।



National Co-operative Bank Limited (NCBL)

केन्द्रीय कार्यालय पुल्चोक, ललितपुर, फोन: ०१-२१८०१८२, Web : www.ncbl.coop

२

बजार

www.abhiyandaily.com

शुक्रवार, १५ चैत २०८१ | Friday, 28 March 2025

आधिक

अभियान

सगरमाथामा फोहोर संकलन गर्दै नेपाल लाइफ



काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुपिएका फोहोर संकलन गर्न ‘प्रोजेक्ट केयर अभियान’ अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बिहीवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र राउन्ड टेबलका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सोअवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभितकुमार कयाल, राउन्ड टेबलका निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साभेदारको रूपमा रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रतिनिधि छि्रिड शेर्पा उपस्थित थिए । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियानमा सहभागी भएको बताइएको छ । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्ववैै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औल्याए ।

राउन्ड टेबलका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार कितो फोहोर संकलन गर्ने लक्ष्य रहेको बताए । साथै उनले संस्थाले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । यस क्रममा कृहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकृहिने फोहोरलाई ३० किलोको भोला बनाई काठमाडौं समेत ल्याइने बताइएको छ ।

‘वाडा अटो शो-२०२५’ मा टाटा मोटर्सका नयाँ ईभी



काठमाडौं (अस) । बिहीवारदेखि पोखरामा शुरू भएको ‘वाडा अटो शो-२०२५’ मा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिडले नयाँ इलेक्ट्रिक गाडी कर्भ ईभी एसयुभी कूप र नेक्सन के३ ईभी सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यानलर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधीरकुमार चौधरी र टाटा मोटर्सका देशीय निर्देशक प्रसन्न रङ्गनाथनले संयुक्त रूपमा नयाँ ईभी सार्वजनिक गरेका हुन् । नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र पश्चिमान्चल अटोमोबाइल डिलर्स एसोसिएशन (वाडा)को संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो-२०२५’ को आयोजना भएको हो ।

कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.

नयाँविजार, कीर्तिपुर-९, काठमाण्डौं

फोन नं.०१-४३३०६०९, ०१-४३३५५५१



धितोमा रहेको अचल सम्पत्ति लिलाम बिक्री गर्ने बारे २१ दिने सूचना

प्रकाशित मिति:-२०८१२११५ (आर्थिक अभियान)

यस सहकारी संस्थाको तपश्लिमा उल्लेखित ऋणी सदस्यहरु मध्ये पञ्चकुमार महर्जनले कृषी प्रयोजनको लागि, श्रृजना तामाङ्ग र मनोज भुपालले व्यापारिक प्रयोजनको लागि १ (एक) वर्षको भाका राखी ऋण लिई ऋणीले ऋणको सम्झौता बमोजिम तोकिएको समयावधी भित्र तिन बुक्राउनु पर्ने रकमहरु तिन बुक्राउनका लागि पटक-पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत नतिरी, नबुझाई ऋण कर्जा सम्बन्धि शर्त बन्धेजहरुको उलङ्घन गर्नु भएकोले धितोमा रहेका अचल सम्पत्ती लिलाम बिक्री गर्ने बारे ३५ दिने सूचना मिति २०८११०२९ गते आर्थिक अभियान पत्रिकामा सूचना प्रकाशित भई आएकोमा ऋणीले ऋण भुक्तान नगरी अटेर गरी बसेको हुँदा धितो सुरक्षणमा रहेको तपश्लिमा उल्लेख भए बमोजिमको धितो जग्गा जे-जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने बारे २१ दिने सूचना जारी गरिएको छ ।

उक्त म्याद भित्र पनि कर्जा चुक्ता गर्न नथाएमा यो सूचना प्रकाशित भएको मिति देखि २१ दिन र सो दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुल्ने दिन गोथ्य शिलबन्दी लिलाम पेश गर्न आह्वान गरिन्छ । लिलाम बढाबढ बोलपत्र पेश गर्दा आफुले बोल कबोल गरेको २१ औं दिन सम्मको व्याज र अन्य दस्तुर जोडी हुन आउने डांक मुल्यको १० प्रतिशत रकम यस सहकारी संस्थाको नाममा रहेको एभरेष्ट बैक लि. कीर्तिपुर, काठमाण्डौंको खाता नं.०२९००१०५२०००४९ मा जम्मा गरेको सक्कल भौचर बोलपत्र साथ संलग्न गर्नु पर्नेछ । रीत नपुगेको म्याद नाधि प्राप्त भएको बोलपत्र मान्य हुने छैन । कर्जा सुरक्षण वापत् लेखिदिएको धितो अचल सम्पत्ती सहकारी ऐन, नियमावली तथा यस संस्थाको विनियमावली बमोजिम धितो सुरक्षण लिलाम गरी वा कानुनी कारवाही गरी संस्थाको लेना रकम असुल उपर गरी कथंकदाचित धितो लिलाम बिक्री हुन नसके यसै संस्थाले धितो सकार गर्नु परेमा नपुग बराबरको बाँकी वक्यौता ऋण एवं जमानी कर्ताको अन्य जायजेशवाट असुल उपर गरिने व्यहोरा समेत यसै साथ जानकारी गराइन्छ ।

तपसिल					
क्र.स.	ऋणीको नाम/ठेगाना	धितोमा रहेको अचल सम्पत्ती	ऋणीको फोटो	साक्षीको विवरण	साक्षीको फोटो
१.	ऋणीको नाम : पञ्च कुमार महर्जन बाबुको नाम : सन्तु महर्जन बाजेको नाम : साहेब सिंह महर्जन ना.प्र.नं. : १००३७/०१०७), मिति : २०५०/११/०४, जि.प्र.का.काठमाण्डौ) ठेगाना : चन्द्रागिरी.न.पा.१०-, सतुंगल	ऋणीको नाममा मा.का.कलंकीमा दर्ता कायम भएको साविक जिल्ला काठमाण्डौ सतुंगल गा.वि.स. वडा नं. ५ कित्ता नं. ५८, ५०, ५६, ३९, ३१र ४५ क्षेत्रफल क्रमशः २२३.०६, १११.९, ९.४७, ८०.१५, ४२१.२७ र ९.९६ को जग्गाहरु र उक्त जग्गाहरुले चर्चेको सम्पुर्ण लिगलिगापात समेत		का.जि. चन्द्रागिरी न.पा.वडा नं.१०, वस्ने वर्ष ३३ को संगीता राई.....१ का.जि.बुढानिलकण्ठ न.पा. वडा नं. २, वस्ने वर्ष ५७ को गुरु प्रसाद शिवाकोटी.....१	
२.	ऋणीको नाम : मनोज भुपाल बाबुको नाम : रामकृष्ण भुपाल बाजेको नाम : भिम बहादुर भुपाल ना.प्र.नं. : २७०५८-९२७४-३१८०, मिति : २०६४/०५/०९, जि.प्र.का.काठमाण्डौ) ठेगाना : की.न.पा.वडा नं. ५, भुपालटोल	ऋणीको नाममा मा.का.कलंकीमा दर्ता कायम भएको साविक जिल्ला काठमाण्डौ मच्छेरााँऊ गा.वि.स. वडा नं.४'कित्ता नं.२५० र २४९ को क्षेत्रफल क्रमशः ०-९-०-३ र ०-९-०-३ को जग्गाहरु र उक्त जग्गाहरुले चर्चे को सम्पुर्ण लिगलिगापात समेत		का.जि. कीर्तिपुर न.पा.वडा नं.५,भुपालटोल बस्ने वर्ष २७ को श्रृजना तामाङ्ग.....१ का.जि. कीर्तिपुर न.पा.वडा नं.५,भुपालटोल बस्ने वर्ष ५६ को गंगा भुपाल१	
३.	ऋणीको नाम : श्रृजना तामाङ्ग बाबुको नाम : नर बहादुर तामाङ्ग बाजेको नाम : स्याल्लु तामाङ्ग पतीको नाम : मनोज भुपाल ना.प्र.नं. : २५-०१-७६-०४९७२, मिति : २०७६/०९/१७, जि.प्र.का.नुवाकोट) ठेगाना : की.न.पा.वडा नं. ५, भुपालटोल	ऋणीको नाममा मा.का.कलंकीमा दर्ता कायम भएको साविक जिल्ला काठमाण्डौ मच्छेरााँऊ गा.वि.स. वडा नं.४'कित्ता नं.६२४ र ६२५ को क्षेत्रफल क्रमशः ०-१३-१-१ र ०-५-०-० को जग्गाहरु र उक्त जग्गाहरुले चर्चेको सम्पुर्ण लिगलिगापात समेत		का.जि.कीर्तिपुर न.पा.वडा नं.५, भुपालटोल बस्ने वर्ष ३७ को मनोज भुपाल१ ऐ.ऐ. वडा नं.८, पांगा बस्ने वर्ष ३१ को विकास कुमार ठाकुर१	

धितो लेखीदिने तथा व्यक्तिगत धन जमानी दिनेलाई सूचना

उल्लेखित सूचनाको म्याद भित्र यथा सिध ऋणको बाँकी वक्यौता राफ साफ गरी आफ्नो सम्पत्तीको उचित संरक्षण गर्न समेत यसै सूचनाबाट अनुरोध गरिएको छ । तोकिएको दिन लिलाम बिक्रीको कार्य हुने भएकोले लिलाम हुँदाको दिन लिलामबाट कायम हुने धितो मुल्य घटी वा बढी हुने प्रक्यामा समेत धितो धनीलाई उपस्थित हुन सूचित गरिएको छ । धितो लेखि दिएको सम्पत्ती लिलाम बिक्री गरी वा सहकारी संस्था आफैले सकार गर्दा समेत साविक सहकारी संस्थाबाट भएको मुल्याङ्कन भन्दा कम मुल्यमा लिलाम बिक्री भयो वा सहकारी संस्था आफैले सकार गरी लिएमा पछि मेरो/हाघो सम्पत्तीको उचित मुल्य प्राप्त नभई कम मुल्यमा लिलाम बिक्री भयो भनी कहि कतै उजुर बाजुर गर्न पाउनु हुने छैन ।

लिलामका शर्तहरु:

- लिलामको अन्तिम पटक सबै भन्दा गोथ्य शिलबन्दी प्रस्ताव गर्ने व्यक्ति/संस्थाले आफुले कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम संस्थामा वा संस्थाबाट तोकिएको बैकमा बुक्राउनु पर्नेछ ।
- लिलाम सकार गर्ने व्यक्ति/संस्थाले संस्थाबाट लिलाम निश्चयत सूचना पाएको मितिले ७ (सात) दिन भित्र बाँकी रकम बुझाई अचल सम्पत्ती बुझी नलिएमा धरौट वापत्को रकम स्वतःजफत हुनेछ ।
- सिलबन्दी प्रस्तावमा सबै भन्दा बढी प्रस्ताव गर्ने व्यक्ति/संस्थालाई दिने वा नदिने सम्पुर्ण अधिकार सहकारीमा निहित रहनेछ ।
- लिलाम बिक्री भएकौ अचल सम्पत्ती जे जस्तो अवस्थामा छ सोही अवस्थामा सकार गर्नु पर्नेछ ।
- लिलाम बिक्री गर्दा कसैले नसकारेमा वा सिलबन्दी प्रस्तावमा प्राप्त रकम सहकारी संस्थालाई चित्त बुझ्दो नभएमा यस सहकारी संस्थाले उक्त सम्पत्तीको स्वामित्व आफुले लिन सक्नेछ ।
- लिलाम गर्दा लाग्ने सम्पुर्ण खर्च रकम ऋणी स्वयंले नै व्यहोर्नु पर्नेछ । साथै लिलाम सकार गर्ने व्यक्ति/संस्थाले सकार गरी लिएको जायजेशा आफ्नो नाममा नामसारी गर्दा लाने खर्च सकार गर्ने व्यक्ति/संस्था स्वयंले व्यहोर्नु पर्नेछ ।
- लिलाम बढाबढ मिति, समय र स्थान:-

मिति २०८२।०१।०५ गते समतः दिनको १ वजे, स्थानः संस्थाको कार्यालय, कीर्तिपुर-९, काठमाण्डौ ।

नविल बैकको

कायममुकायम

सीईओमा ज्ञवाली



काठमाडौँ (अस) । नविल बैक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदबाट राजीनामा दिएपछि बैकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । सीईओ ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

ज्योति विकास बैकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर ज्ञवाली नविल बैकमा प्रवेश गरेका थिए । नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव सीईओ हुँदै उनी गत पुसमा वरिष्ठ नायव सीईओमा बढ्दा भएका थिए । ज्ञवालीसँग नेपाल राष्ट्र बैकमा पनि काम गरेको अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनी वित्तीय क्षेत्रमा विश्लेषकको रूपमा चर्चित छन् ।

भैरहवा शाखामा

महालक्ष्मी विकास

बैंकको सुनकर्जा सेवा



काठमाडौँ (अस) । महालक्ष्मी विकास बैक लिमिटेडले भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुरू गरेको छ । उक्त शाखामा आयोजित एक कार्यक्रमबीच बैकका सञ्चालक राहुल अग्रवालले सेवाको उद्घाटन गरेका हुन् । बैकले आफ्ना ग्राहकलाई थप सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुनकर्जा सेवा ल्याएको बताइएको छ । ग्राहकले न्यूनतम व्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैकले सदैव ग्राहकको आवश्यकताअनुरूप नवीनतम वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। सुनकर्जा सेवालै ग्राहकलाई आपत्कालीन वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्ने बैकको विश्वास छ । साथै ग्राहकको वित्तीय व्यवस्थापन थप सहज बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा समेत ग्राहक हितमा केन्द्रित रही विभिन्न नवीनतम सेवा उपलब्ध गराउने योजना रहेको बैकको भनाइ छ । बैकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैकिङ सुविधा उपलब्ध गराउने बैकको नीति बमोजिम मोबाइल एप्लिकेसन परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा समेत ल्याएको बताइएको छ ।

भक्तपुर औद्योगिक

व्यापार महोत्सव

चैत २८ देखि

भक्तपुर । नयाँ वर्ष २०८२ को अवसरमा 'नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव' हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले विहीवार पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । रासस

Microfinance

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड

Samata Gharelu Laghubitta Bittiya Sanstha Limited

नेपाल राष्ट्र बैकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त संस्था (राष्ट्रियस्तरको)

Boosting Agriculture..... Thinking Food Security & Poverty Reduction

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५५ को उपदफा (२) र नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. ४/०८१ को बुदा नं. १ को उपबुदा नं. घ (अ.१) मा भएको व्यवस्था बमोजिम सर्वसाधारणहरूको जानकारीको लागि आर्थिक वर्ष २०८०/०८१ को वित्तीय अवस्थाको विवरण (Statement of Financial Position), नाफा–नोक्सानको विवरण (Statement of Profit or Loss), विस्तृत आयको विवरण (Statement of Comprehensive Income), नगद प्रवाह विवरण (Statement of Cash Flows), इक्वीटिमा भएको परिवर्तनको विवरण (Statement of Changes in Equity) र निर्देशन नं १ बमोजिमको पूँजीकोष तालिका (Statement of Capital Fund) (निर्देशन फा. नं. घ १.१ र निर्देशन फा. नं. घ १.२) मिति २०८१/११/११ गते सम्पन्न एघारौँ वार्षिक साधारण सभाबाट पारित विवरणहरू सम्पूर्णको जानकारीको लागि प्रकाशित गरिएको हो ।

Statement of Financial Position As on Ashadh 31, 2081		
Particulars	Ashadh 31, 2081	Ashadh 31, 2080
Assets		
Cash and Cash Equivalent	175,420,291	108,419,546
Statutory Balance and Due from Nepal Rastra Bank	22,455,251	16,000,000
Placement with Bank & Financial Institutions	2,300,000	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and Advances to MFIs & Cooperative	-	-
Loans and Advances to Customers	4,269,286,697	2,865,292,097
Investment Securities	500,000	500,000
Current Tax Assets	12,122,795	-
Investment Property	-	-
Property and Equipment	62,508,171	49,699,262
Goodwill and Intangible Assets	711,988	949,318
Deferred Tax Assets	5,244,971	4,940,237
Other Assets	23,873,516	16,784,682
Total Assets	4,574,423,680	3,062,585,142
Particulars	Ashadh 31, 2081	Ashadh 31, 2080
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instruments	-	-
Deposits from Customers	1,369,128,611	981,383,384
Borrowings	2,324,356,296	1,406,758,115
Current Tax Liabilities	-	21,625,687
Provisions	8,090,502	6,535,372
Deferred Tax Liabilities	-	-
Other Liabilities	135,749,519	88,788,061
Debt Securities Issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	3,837,324,928	2,505,090,619
Equity		
Share Capital	564,006,303	394,155,821
Share Premium	-	-
Retained Earnings	31,820,176	29,152,848
Reserves	141,272,273	134,185,854
Total Equity	737,098,752	557,494,522
Total Liabilities and Equity	4,574,423,680	3,062,585,142
Contingent Liabilities and Commitments	-	-
Net Assets Value per share	130.69	141.44
Statement of Profit or Loss For the year ended 31 Ashadh 2081		
Particulars	Current Year	Previous Year
Interest Income	466,945,740	461,395,648
Interest Expense	(272,531,372)	(272,076,257)
Net Interest Income	194,414,368	189,319,391
Fee and Commission Income	28,981,448	38,240,066
Fee and Commission Expense	(120,541)	(118,471)
Net Fee and Commission Income	28,860,908	38,121,595
Net Interest, Fee and Commisison Income	223,275,275	227,440,986
Net Trading Income	-	-
Other Operating Income	-	-
Total Operating Income	223,275,275	227,440,986
Impairment (Charge)/Reversal for Loans and Other Losses	(17,008,037)	63,515,683
Net Operating Income	206,267,238	290,956,669
Operating Expense		
Personnel Expenses	(117,174,890)	(124,223,860)
Other Operating Expenses	(34,180,809)	(33,925,404)
Depreciation & Amortization	(10,950,045)	(11,334,025)
Operating Profit	43,961,494	121,473,381
Non Operating Income	-	-
Non Operating Expense	-	-
Profit Before Income Tax	43,961,494	121,473,381
Income Tax Expense		
Current Tax	(12,009,657)	(47,207,121)
Deferred Tax	(7,018,800)	8,738,970
Profit for the year	24,933,037	83,005,231
Profit Attributable to:		
Equity holders of the Financial Institution	24,933,037	83,005,231
Profit for the Year	24,933,037	83,005,231
Earnings per Share		
Basic Earnings per Share	4.42	21.06
Diluted Earnings per Share	4.42	21.06

Statement of Other Comprehensive Income For the year ended 31 Ashadh 2081		
Particulars	Current Year	Previous Year
Profit for the year	24,933,037	83,005,231
Other Comprehensive Income, Net of Income Tax		
a) Items that will not be reclassified to profit or loss		
Gains/(losses) from investment in equity instruments measured at fair value	-	-
Gains/(losses) on revaluation	-	-
Actuarial gains/(losses) on defined benefit plans	-	-
Income tax relating to above items	-	-
Net other comprehensive income that will not be reclassified to profit or loss	-	-
b) Items that are or may be reclassified to profit or loss		
Gains/(losses) on cash flow hedge	-	-
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)	-	-
Income tax relating to above items	-	-
Reclassify to profit or loss	-	-
Net other comprehensive income that are or may be reclassified to profit or loss	-	-
Other Comprehensive Income for the year, Net of Income Tax	-	-
Total Comprehensive Income for the Year	24,933,037	83,005,231
Total Comprehensive Income for the Period	24,933,037	83,005,231
Statement of Cash Flows For the year ended 31 Ashadh 2081		
Particulars	Current Year	Previous Year
CASH FLOWS FROM OPERATING ACTIVITIES		
Interest Received	462,461,608	463,840,057
Fee and Other Income Received	28,981,448	38,240,066
Dividend Received	-	-
Receipts from Other Operating Activities	-	-
Interest Paid	(272,531,372)	(272,076,257)
Commissions and Fees Paid	(120,541)	(118,471)
Cash Payment to Employees	(117,174,890)	(112,621,415)
Other Expense Paid	(34,180,809)	(43,865,493)
Operating Cash Flows before Changes in Operating Assets and Liabilities	67,435,445	73,398,488
(Increase)/ Decrease in Operating Assets	(1,464,956,153)	505,869,140
Due from Nepal Rastra Bank	(6,455,251)	-
Placement with Banks and Financial Institutions	-	-
Other Trading Assets	-	-
Loans and Advances to Bank and financial institutions	-	-
Loans and Advances to Customers	(1,451,412,067)	504,776,703
Other Assets	(7,088,834)	1,092,437
Increase/(Decrease) in Operating Liabilities	1,353,644,550	(573,584,252)
Due to Banks and Financials Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Deposit from Customers	387,745,228	(221,272,353)
Borrowings	917,598,181	(339,862,772)
Other Liabilities	48,301,141	(12,449,128)
Net Cash Flow from Operating Activities before Tax Paid	(43,876,158)	5,683,376
Income Taxes Paid	(43,000,000)	(210,989)
Net Cash Flow from Operating Activities	(86,876,158)	5,472,387
CASH FLOWS FROM INVESTING ACTIVITIES		
Purchase of Investment Securities	-	-
Receipts from Sale of Investment Securities	-	-
Purchase of Property and Equipment	(1,086,499)	(2,975,591)
Receipts from the sale of Property and Equipment	-	-
Purchase of Intangible Assets	-	-
Receipt from the sale of intangible assets	-	-
Purchase of Investment Properties	-	-
Receipt from Sale of Investment Properties	-	-
Interest Received	-	-
Dividend Received	-	-
Net Cash Used in Investing Activities	(1,086,499)	(2,975,591)
CASH FLOWS FROM FINANCING ACTIVITIES		
Receipts from Issue of Debt Securities	-	-
Repayments of Debt Securities	-	-
Receipts from Issue of Subordinated Liabilities	-	-
Repayments of Subordinated Liabilities	-	-
Receipt from Issue of Shares	-	-
Dividends Paid	(1,124,846)	(10,282,326)
Interest Paid	-	-
Other Receipts/Payments	129,483,252	-
Net Cash from Financing Activities	128,358,406	(10,282,326)
Net Increase (Decrease) in Cash and Cash Equivalents	40,395,749	(7,785,530)
Cash and Cash Equivalents at Shrawan 01, 2079	108,419,546	116,205,076
Effect of Acquisition	26,604,995	-
Effect of Exchange Rate fluctuations on Cash and Cash Equivalents Held	-	-
Cash and Cash Equivalents at Ashadh 31, 2081	175,420,291	108,419,546

Statement of Changes in Equity For the year ended 31 Ashadh 2081 Attributable to Equity-Holders of Samata Gharelu Laghubitta Bittiya Sanstha Limited											
Particulars	Share Capital	Share Premium	General Reserve	Client Protection Fund	CSR Reserve	Staff Skills Development Fund	Retained Earning	Regulatory Reserve	Institutional Development Fund	Loan Reschedule Fund	Total
Balance at 01 Shrawan, 2079	342,744,192	-	53,369,484	9,651,842	2,088,811	-	67,807,056	11,266,790		-	486,928,176
Adjustment/Restatement											
Adjusted/Restated Balance as at 01 Shrawan, 2079	342,744,192	-	53,369,484	9,651,842	2,088,811	-	67,807,056	11,266,790		-	486,928,176
Comprehensive Income for the year											
Profit for the year							83,005,231				83,005,231
Other Comprehensive Income, Net of Tax											
Gains/(losses) from investment in equity instruments measured at fair value											
Gains/(losses) on revaluation											
Actuarial gains/(losses) on defined benefit plans											
Gains/(losses) on cash flow hedge											
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)											
Total Comprehensive Income for the year	-	-	-	-	-	-	83,005,231	-	-	-	83,005,231
Transfer to Reserves during the year	-	-	16,601,046	830,052	830,052	-	(59,232,802)	7,048,280		33,923,371	
Transfer from Reserves during the year											-
Transactions with Owners, directly recognized in Equity											
Share Issued											
Share Based Payments											
Dividend to Equity-Holders											
Bonus Shares Issued	51,411,629						(51,411,629)				-
Cash Dividend Paid							(10,282,326)				(10,282,326)
Other											
Share issue cost	-	-	-	-	-	-	(732,684)	-			(732,684)
Payment from respective fund	-	-	-	(1,410,665)	(166,270)	153,059	-	-			(1,423,876)
Total Contributions by and Distributions	51,411,629	-	16,601,046	(580,613)	663,782	153,059	(38,654,210)	7,048,280	-	33,923,371	70,566,345
Balance at 31 Ashadh, 2080	394,155,821	-	69,970,530	9,071,229	2,752,594	153,059	29,152,848	18,315,069	-	33,923,371	557,494,522
Balance at 01 Shrawan, 2080	394,155,821	-	69,970,530	9,071,229	2,752,594	153,059	29,152,848	18,315,069	-	33,923,371	557,494,522
Adjustment/Restatement											
Adjusted/Restated Balance as at Shrawan 01, 2080	394,155,821	-	69,970,530	9,071,229	2,752,594	153,059	29,152,848	18,315,069	-	33,923,371	557,494,522
Effect of Business Acquisition	148,478,411		11,598,545	2,570,964		663,973	(18,995,160)	13,950,692	2,000,194	-	160,267,620
Adjusted/Restated Balance	542,634,232	-	81,569,076	11,642,193	2,752,594	817,032	10,157,688	32,265,762	2,000,194	33,923,371	717,762,142
Comprehensive Income for the year											
Profit for the year							24,933,037				24,933,037
Other Comprehensive Income, Net of Tax											
Gains/(losses) from investment in equity instruments measured at fair value											
Gains/(losses) on revaluation											
Actuarial gains/(losses) on defined benefit plans											
Gains/(losses) on cash flow hedge											
Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)											
Interest Income				42,944							
Total Comprehensive Income for the year	-	-	-	42,944	-	-	24,933,037	-	-	-	24,975,981
Transfer to Reserve during the year	-	-	4,986,607	249,330	249,330	-	(1,291,471)	(4,193,797)			
Transfer from Reserves during the year							23,165,911			(23,165,911)	
Transactions with Owners, directly recognized in Equity											
Share Issued											
Share Based Payments											
Dividend to Equity-Holders											
Bonus Shares Issued	21,372,071	-	-	-	-	-	(21,372,071)	-			
Cash Dividend Paid	-	-	-	-	-	-	(1,124,846)				(1,124,846)
Other											
Share issue cost	-	-	-	-	-	-	(331,482)	-			(331,482)
Payment from respective fund	-	-	-	(2,138,068)	(347,784)	619,400	(2,316,591)	-			(4,183,043)
Total Contributions by and distributions	21,372,071	-	4,986,607	(1,845,794)	(98,454)	619,400	21,662,488	(4,193,797)	-	(23,165,911)	19,336,611
Balance at 31 Ashadh, 2081	564,006,303	-	86,555,683	9,796,399	2,654,140	1,436,432	31,820,176	28,071,964	2,000,194	10,757,460	737,098,752

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को

गरेका हुन् । सो कार्यक्रममा बैँका धर्म, संस्कृति, पर्यटन लगायत अन्य उच्चपदस्थ अधिकारीको अन्य पुरातात्विक महत्त्वका पनि सहभागिता थियो । बैँकले विषयवस्तुलाई समेटेर कर्पोरेट लामो समय देखिनै नेपालको म्यालेन्डर बनाउँदै आएको छ ।

बोलप्र फारम डेभलपमेन्ट बैकको कुनै पनि शाखा कार्यालयबाट यस बैकको सम्बन्धित शाखा कार्यालयको खता नं. ९२०६०१०१००१०१०१ को SDBL- Other Non-Operating Income यै नं. ५००.०० (अक्षरेपी रु. पाँचसय रुपैया मात्र) जम्मा गरी खातिद गर्न सकिनेछ ।

बोलप्र फारममा आफूले बोलकोबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलप्र फारममा आफूले लिने चोहेको चल/अचल सम्पत्तिको विवरण यस डेभलपमेन्ट बैकबाट प्रकाशित सूचनाको आधारमा भर्नु पर्नेछ ।

बोलप्रप्रदाताले आफूले लिने कबोल गरेको रकमको काँस्मा १० प्रतिशतले हुने रकम धरोटी वापत यस डेभलपमेन्ट बैकको कुनै पनि शाखा कार्यालयमा यस बैकको सम्बन्धित शाखा कार्यालयको खता नं. ९२०६०१०००१०१०१ को "SADB"- Auction Deposits (Lilami) मा Manager's Cheque, Good For Payment Cheque वा नगदे जम्मा गरी समकल रिमिद यस बोलप्र फारम साथ सलन गरी यस डेभलपमेन्ट बैकको सम्बन्धित शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा रहेको कर्जा असुली इकाईमा सलन गराउनुपर्नेछ ।

लिलामा विक्री हुने धितो निरीक्षण गर्न चाहिँसा बोलप्र पेश गर्नु अगावै कार्यालय समय भित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखी जे जस्तो अवस्थामा छ सोही अवस्थामा निरीक्षण गर्न सकिनेछ । साथै सोहि अवस्था तथा परिमाणमा स्वीकार गरी लिनु पर्नेछ ।

बोलप्र स्वीकृत भएको वा नभएको जानकारी बोलप्रप्रदातालाई गराईनेछ र बोलप्र स्वीकृत हुने बोलप्रप्रदाताले उक्त जानकारी पाए पछि बैकले तोकेको समय मिति भित्र कबोल गरेको रकममा धरोटी रकम घटाई बाँकी सम्पूर्ण रकम बुझाई उपरोक्तधरोटीको चल/अचल सम्पत्तिहरु आफ्नो नौजमा नामसारी गरि लिनुपर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझाएमा धरोटी रकम स्वतः जफत हुनेछ ।

बोलप्र दाविल भईरहेकोछ बोलप्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर हुने छैन । साथै बोलप्र स्वीकृत अस्वीकृत हुने दुवै नालेगसम्म सामान्यतया धरोटी रकम फिर्ता दिइने छैन । उक्त धरोटी रकममा कुनै ब्याज दिइने छैन । रित नुगेको वा म्याद नाघी पेश हुन आएको बोलप्र स्वतः रद्द हुनेछ ।

बोलप्र स्वीकृत वा अस्वीकृत भई सम्पूर्ण अधिकार यस डेभलपमेन्ट बैकमा नै नाहित रहनेछ र अस्वीकृत गर्दा डेभलपमेन्ट बैकले कुनै पनि कारण खुलाउनुपर्ने छैन ।

बोलप्र सदर वा सुरक्षणमा रहेको धितो नामसारी हुनु अगावै ऋणीले सम्पूर्ण रकम बुझाएमा प्राप्त बोलप्रहरु रद्द गरी धरोटी रकम फिर्ता दिने सकिनेछ र उक्त धरोटी रकममा कुनै ब्याज समेत प्रदान गरिने छैन ।

दाखल वा अन्य अड्डाहरु प्राप्त निर्यातबाट लिने रकममा कुनै आदेश प्राप्त भएमा लिलाम रोकका गर्न सकिनेछ ।

अ. ग. वा. नामसारी गर्दा सम्बन्धित निर्यातमा लिलाम सम्पूर्ण खर्चहरु स्वयम् बोलकबोलक दाताले व्यहोर्नु पर्नेछ ।

सीटी किचन कन्सर्न पा.लि.

Chief Administrative Officer



तस्वीर : सुनिल शर्मा | आर्थिक अभियान

काठमाडौंको इन्द्रचोक बजार भ्रमणमा आएका विदेशी पर्यटकहरू । यस वर्षको वसन्तकालीन पर्यटकीय सिजन शुरू भएसँगै नेपाल भ्रमणमा आउने बाह्य पर्यटक बढ्न थालेका छन् ।

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू

अभियान संवाददाता

काठमाडौं

महिला उद्यमी महासंघ नेपालको आयोजनामा ‘आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला’ शुरू भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलाको बिहीबार उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिदेखि सँगै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलालाई भन्नु पछाडि पारिएको बताउनुभयो । यो स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो । साथै महिला उद्यमशीलता, सशक्तीकरण र आत्मनिर्भरता विकासका लागि उद्यमी आमाहरूले छोरीहरूलाई पनि उद्यमी बनाउनुपर्ने सुझाउनुभयो ।

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौं’ नारासहित महासंघले अभियान सञ्चालन गर्दै आएको छ । साथै ८ वर्षदेखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्दै आएको छ ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवर्द्धन तथा बजारीकरणको उद्देश्यले आयोजित मेला नैत्र चैत १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकला, कपडा, कृषि उत्पादन,



गृहसज्जा सामग्री, परिकार तथा विभिन्न सेवा विक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा १४४ विक्री स्टल राखिएका छन्, जसमध्ये दुई खाभिलियन, ५८ ओटा महिला उद्यमी जिल्ला संघबाट सहभागी महिला उद्यमी र बाँकी ८२ ओटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि छन् ।

मेला उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष शोभा ज्ञवालीले देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा महासंघ मातहतको जिल्ला संघ गठन भइसकेको

जानकारी दिइन् । महासंघले महिला उद्यमीको संवाल र सरोकार सुनिश्चितताको पक्षमा वकालत गर्दै आएको उनले बताइन् ।

‘मेलाले नेपाली महिला उद्यमीहरूका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउनेछ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘महिला उद्यमशीलताको विकासबाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा सहयोगमार्फत नेपालको अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने अपेक्षा छ ।’

मेलामा महिला उद्यमी जिल्ला संघहरूमा आवद्ध साढे ५

हजारभन्दा बढी महिला उद्यमीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ लिने महासंघको अपेक्षा छ । मेला ६० हजार जनाले अवलोकन गर्ने र २ करोड २५ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको अध्यक्ष ज्ञवालीले बताइन् । व्यापार मेलामा विभिन्न ६ प्रकारका स्टल राखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मेलामा वातावरणमैत्री उत्पादन, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य र अन्तरराष्ट्रिय स्तरबाट सहभागिता रहेको छ । मेलालाई नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन् ।

फागुनमा जग्गा कारोबार स्थिर, राजस्वमा वृद्धि

काठमाडौं (अस) । चालू आर्थिक वर्षको आठौँ महीना फागुनमा जग्गाको कारोबार स्थिर रहेको छ । यद्यपि राजस्व संकलनमा भने वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार फागुनमा देशभरका १३४ ओटा मालपोत कार्यालयबाट १ लाख ३६ हजार ४६ ओटा कारोबार भएका छन् । यस्तै ४६ हजार ६१ ओटा लिखत पारित भएका छन् ।

अघिल्लो महीना माघमा १ लाख ३२ हजार ३१ कारोबार हुँदा ४६ हजार ६९ ओटा लिखत पारित भएका थिए ।

माघको तुलनामा फागुनमा राजस्व भने बढेको छ । माघमा जग्गा कारोबारबाट ३ अर्ब

८७ करोड २४ लाख ८१ हजार राजस्व संकलन भएको थियो, जसमध्ये रजिष्ट्रेशन शुल्कवापत २ अर्ब ५१ करोड ९४ लाख ३५ हजार संकलन भएको थियो । फागुनमा भने ४ अर्ब १२ करोड ३१ हजार राजस्व संकलन भएको छ । यसमध्ये रजिष्ट्रेशन शुल्कमार्फत २ अर्ब २० करोड ३७ लाख ८९ हजार राजस्व संकलन भएको छ ।

फागुनमा सबैभन्दा बढी राजस्व मालपोत कार्यालय लगेनखेलले संकलन गरेको छ । कार्यालयले ३८ करोड २८ लाख २ हजार राजस्व संकलन गरेको छ, जसमध्ये रजिष्ट्रेशनवापत २१ करोड ५ लाख ९७ हजार संकलन भएको छ । यस्तै मालपोत

सबैभन्दा राजस्व संकलन गर्ने १० मालपोत कार्यालय (रु. हजार)			
कार्यालय	रजिष्ट्रेशन दस्तुर	कुल	
भूमिसुधार तथा मालपोत कार्यालय लगेनखेल	२१०,४९७	३८२,८०२	
भूमिसुधार तथा मालपोत कार्यालय ढिल्लीबजार	१२८,४८३	२५८,१६७	
मालपोत कार्यालय कलंकी	१२८,०६३	२२६,०९९	
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर	१२६,४८४	२५८,७२५	
मालपोत कार्यालय चाबहिल	१२२,७४७	२१६,८५२	
मालपोत कार्यालय कास्की	८२,६०२	१४५,७१६	
मालपोत कार्यालय रूपन्देही	७१,७९९	१५७,५४६	
मालपोत कार्यालय चितवन	७०,०८६	१२०,९२४	
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा	६५,७९३	१३०,७६०	
मालपोत कार्यालय सिमरा	६१,६५८	१३१,६६६	

सबैभन्दा धेरै कारोबार गर्ने १० मालपोत कार्यालय			
मालपोत कार्यालय	लिखत पारित		
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा	१,८४७		
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर	१,७१२		
मालपोत कार्यालय बेलवारी	१,५७५		
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम	१,५४९		
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज	१,१८७		
मालपोत कार्यालय तुलसीपुर	९८५		
भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा	९८०		
भूमिसुधार तथा मालपोत कार्यालय सिराहा	९७४		
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर	९४५		
भूमिसुधार तथा मालपोत कार्यालय कलैया	९२४		

स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग

तीतोमीठो

पार्टीमा दिमागको के काम ?

भित्र दलको बैठक चलि रहेको छ । अर्को कोठामा कार्यकर्ता बन्न चाहनेहरूका लागि धमाधम अन्तरवार्ता पनि चलि रहेको छ ।

‘तिम्लाई हाम्रो पार्टीको कार्यकर्ता बन्ने रहर किन जाग्यो ?’ अध्यक्षज्यूले सदस्यता लिन आएका एक युवकलाई सोधे ।

‘यो महान् पार्टीको बारेमा धेरै सुनेको थिएँ, त्यसैले सोचें सर...!’

‘सर होइन, अध्यक्ष महोदय भन्नुस्,’ अध्यक्षज्यूले सच्याए ।

‘हजुर अध्यक्ष महोदय... धेरै नै सोचेर यो निर्णय गरेँ कि देशमा तपाईंको पार्टी सबैभन्दा राम्रो छ । तपाईंको पार्टीमा देशप्रेम खाँदी खाँदीकन भरिएको छ । अनि अनुशासन पनि गजबकै छ । तपाईं जुनसुकै व्यक्तिलाई जस्तोसुकै जिम्मेवारी दिनुस्, उसले त्यहीँ राम्रो काम गर्न थाल्छ, चाहे उसमा त्यो पदका लागि योग्यता होस् वा नहोस् । ट्याप्प मान्छे टिप्ने र कुर्सीमा फ्याड् फिट गर्ने यस्तो वैज्ञानिक विधि मैले अन्त देखिँन । अरू पार्टीमा यो चमत्कार देखिँदैन, त्यसैले मैले सोचें कि म पनि कतै...!’

‘तिमी धेरै सोच्छौं कि क्या हो ?’

‘हो, खुब सोच्ने गर्छु हजुर ।’

‘दिमागले सोच्छौं कि किडनीले ? आफैँ सोच्ने गर्छौं कि कसैले सोचेर बौद्धिक सल्लाह दिन्छ ?’ अध्यक्षले चरमा नाकमा मिलाउँदै सोधे ।

‘हजुर अध्यक्ष महोदय, म आफैँ सोच्छु, मतलब विचार गर्छु । मलाई विचार गर्न खुब मन पर्छ । विचार गर्दा विभिन्न कुरा दिमागमा आउँछन् । धेरै विचार त राष्ट्रियस्तरका पनि हुन्छन्, त्यसैले राजनीतिमा आउन चाहन्छु ।’

‘राष्ट्रिय सोच आउँछ ? यो कहिलेकाँहीँ मात्र आउँछ कि धाराप्रवाह आइने रहन्छ ।’

‘यस्तै हो...माछाले कहिले पानी पिउँछ भनेर थाहा नहुने जस्तै विद्वानहरूले पनि कहिले सोचिरहेका हुन्छन् भन्ने पनि थाहा हुँदैन । त्यसरी नै मेरो पनि सोच निरन्तर चलि रहन्छ । अफ्न जतिवेला तपाईं नेताहरूको भाषण सुन्छु, विचारको लहर चलिहाल्छ, भावनाको तरंगमा डुबिहाल्छु ।’

‘सोच्ने कारखाना नै खोलेजस्तो छ त । हाम्रो पार्टीभित्रै नै खोलेजस्तो छ त ?’

‘अहिले दुई-तीन महीनादेखि सोच्दै छु । विपक्षमा हुँदा सोच्छु, सरकारमा जाँदा भन्नु बढी सोच्छु कि तपाईंको पार्टी...’

‘एकपटक सोचन थालेपछि, कति समयसम्म सोच्दै बसिरहन्छौ ?’

‘यो सोच त जहाज छुटेपछि ननस्टप उडिरहेको जस्तै नै हो, सुपरफास्ट सोच चलि रहन्छ ।’

‘ननस्टप ! सुपरफास्ट ! ...ल सोचेर बताऊ त । कसरी सोच्छौ ?’

‘अध्यक्ष महोदय, के हो भने... अहिले म अलि अलमलमा छु...। हिजो सरकारमा हुँदाको कुरा साँचो हो कि अहिले सरकारबाट बाहिरिएपछिको कुरा साँचो हो । हिजो आन्दोलनका बेलाको जोश साँचो हो कि अहिले सत्ता जोगाउन गरेको होश साँचो हो । विकास, विकास भनिरहने खेल साँचो हो कि विपक्षीलाई कुर्सीबाट लडाउन गरेको फल साँचो हो । अलि कन्फ्युज्ड छु । अहिलेलाई भने जे तपाईंलाई लाग्छ, त्यसैलाई सही मान्नुस् ।’

‘ल ठीकै छ । अनि तिमी नेपालीमा सोच्छौ कि अंग्रेजीमा ?’

सदस्य बन्न आएका युवकलाई पार्टीका अध्यक्षले भने, ‘हाम्रो पार्टीलाई दिमाग त चाहिएकै छैन । पार्टीलाई खोपडी चाहिन्छ, ठोस खालको अनि माथि सिङ उम्रेको । हामीलाई सोच्ने मानिस होइन, विपक्षीलाई घोच्ने मानिस चाहिएको छ । हामीलाई अनुमानमा चल्ने हनुमान चाहिएको छ, तिभ्रोजस्तो सोच्ने मान्छेको काम छैन ।’

‘सोच्ने काम त अंग्रेजीमै गर्छु, तर बोल्न आउँदैन । त्यसैले फाइनल ड्राफ्ट राष्ट्रभाषामै निकाल्छु ।’

‘सोच्नेबाहेक अरू के के काम गर्छौ ? जागीर-सागीर वा व्यवसाय केही छ कि ?’

‘अहिले देशमा जागीर-सागीर त कहाँ पाइन्छ र हजुर, त्यसैले यसो एउटा सानो चिया पसल चलाउँछु अनि बिहान बेलुका यसो मान्छे विदेश पठाउने वा घरजग्गा किन्ने-बेच्ने पेशामा पनि ओभर टाइमपास गर्छु ।’

‘ठीकै छ त । हाम्रो कार्यकर्ता बन्न त योग्यता पर्याप्त पुग्छ । अरू केही समस्या छ कि ?’

‘त्यस्तो खासै समस्या त छैन... सोच्दै थिएँ कि चिया बेच्दै छु भने पार्टीको विचार बेच्न किन शुरू नगरूँ भनेर । त्यसैले तपाईंको पार्टी ज्वाइन गर्ने सोच पलायो । तपाईंको पार्टी व्यवसाय, पेशा र परम्पराको सम्मान गर्ने पार्टी हो क्यारे ।’

‘फेरि सोचन थाल्यौ । हर पल सोचि नै

रहन्छौं कि क्या हो ?’

‘हो... चिया बनाउँदा त दिमाग लगाउने पदैन । चिया उमर्दै गर्दा विचार पनि उम्लिहाल्छन् ।’

‘पार्टीको कार्यकर्ता भयो भने चिया बेच्न छाड्छौ त ? चिया उम्लेजस्तो विरोधीका अगाडि उम्लन सक्छौ ?’

‘हजुर, मैले निर्णय गरिसकेको छु । अरू केही बेच्न पाइएन भने मात्र चिया बेच्छु ।’

‘पछि सोच्छौ कि अहिले नै निर्णय गरिहाल्छौ ?’

‘हजुर, सोच्दैछु... एकपटक पार्टीमा सेवा गर्ने मौका दिनुहोस् ।’

‘हेर भाइ, जीम सिम जाऊ, शरीरलाई बलियो बनाऊ । तर सोच्ने धन्दामा चै नलाग है त ।’

‘हजुर, मेरो दिमाग तेज चल्छ । पार्टीको काममा काम लाग्न सक्छ नि ।’

‘त्यो तिभ्रो सोच होला । तर हाम्रो पार्टीलाई दिमाग त चाहिएकै छैन नि । पार्टीलाई खोपडी चाहिन्छ, ठोस खालको, अनि माथि सिङ उम्रेका । पार्टीमा हामी नेताले त सोच्दैनौं, भिड हेरेर र अवस्था गमेर बोल्छौं, काम गर्छौं । हामीलाई त सोच्ने मानिस होइन, विपक्षीलाई घोच्ने मानिस चाहिएको छ । हामीलाई त अनुमानमा चल्ने हनुमान चाहिएको छ, तिभ्रोजस्तो सोच्ने मान्छेको काम छैन ।’

‘अनि यो दिमाग चै के गर्छू, कहाँ प्रयोग गर्छू त हजुर ?’

‘तिमी मान्दिरतिर जाँदा जुत्ता बाहिरै खोल्छौ, होइन ?’

‘हो, मन्दिर त नांगो खुट्टै जान्छु... हिजोआज जुत्ता धेरै नै चोरी हुन्छन् नि होइन र ?’

‘पार्टीमा आउन चाहने हो भने दिमाग घरमै राखेर आऊ । मन्दिरमा जुत्ता वर्जित भएजस्तै पार्टीमा दिमाग वर्जित छ । यहाँ त खाली याने नांगो-दिमाग लिएर आउने हो । यो कुरा समयमै बुझ्नु बाबु । हाम्रो पार्टीलाई तिभ्रो शरीर चाहिन्छ, दिमाग होइन ।’

‘के तपाईंहरू मान्छेको शरीर मात्र भर्ती गर्नुहुन्छ ?’

‘हो... त्यो पनि त्यत्ति समयसम्मका लागि, जबसम्म रोबोटहरू पर्याप्त मात्रामा बन्दैनन् । दिमाग प्रतिबन्धित छ, त्यसैले हाम्रो पार्टी बलियो छ । पार्टीमा दिमागको के काम ?’

‘हजुर, मैले हजुरको कुरा अलि बुझिँन... भोलि फेरि सोचेर आउँछु है ।’

‘फेरि सोच्ने रे ? ल यहाँबाट गइहाल । अब तिभ्रो केही हुनेवाला छैन ।’



अभियान संवाददाता

वीरगञ्ज

मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आब) २०८१/८२ को ८ महीनामा मुख्य वस्तुको आयात बढेको छ । एकीकृत जाँच चौकी (आईसीपी) भन्सार कार्यालयका अनुसार मूल्यका आधारमा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ परेको छ ।

आईसीपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार वीरगञ्ज नाकाबाट आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ मुख्य हुन् । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा मुख्य १० वस्तुको सूचीमा रहेकामध्ये कपडाबाहेक अन्य सबै वस्तुको आयात मूल्य बढेको छ ।

यो अवधिमा १ खर्ब २२ अर्ब २० करोड रुपैयाँबराबरको डिजेल, पेट्रोल, हवाई इन्धन, ग्यास र मट्टीतेल आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । आयात सूचीको दोस्रो नम्बरमा भटमासको कच्चा तेल परेको छ । बितेको ८ महीनामा २९ अर्ब १९ करोड रुपैयाँको यस्तो कच्चा पदार्थ आयात भएको देखिन्छ ।

विगतमा भारतले प्रशोधित तेलको आयतमा शुन्य भन्सार नीतिका कारण करीब ठप्प भएको निकासी पछिल्लो नीतिका कारण सचार भएको थियो । भारततर्फ निर्यात शुरू भएसँगै यस्तो कच्चा पदार्थ

भिन्निने क्रम बढेको उद्योगी सुरेश रंगटा बताउँछन् ।


अघिल्लो आव २०८०/८१ को समीक्षा अवधिका भटमासको कच्चा तेलको आयात ५ अर्ब ७८ करोड रुपैयाँको मात्रै थियो । आयात सूचीको तेस्रो नम्बरमा फलाम र फलामका सामग्री परेका छन् । २२ अर्ब ५१ करोड मूल्यबराबरका यस्ता सामग्री आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

यो नाका नजिकको बारा-पर्सा औद्योगिक कोरिडोरमा खुलेका निर्माण सामग्रीका उद्योगहरूले यस्ता वस्तुको आयात गर्दछन् । कोरिडोरका डण्डी, पाइप, जस्तापातालगायत उद्योगले यही नाकाबाट कच्चा पदार्थ भित्र्याउँछन् ।

आईसीपी भन्सारबाट २१ अर्ब ६७ करोड रुपैयाँको मेसिनरी पार्टपुर्जा आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । यो अवधिमा १९ अर्ब रुपैयाँको औषधि आयात भएको छ । बितेका ८ महीनामा १७ अर्ब ६० करोड रुपैयाँको विद्युतीय उपकरण र तिनका पार्टपुर्जा भित्रिएका छन् ।

नाकाबाट १६ अर्ब १३ करोड रुपैयाँको खाद्यान्न आयात हुँदा ११ अर्ब ६८ करोड मूल्यको यातायातका साधन भित्रिएको तथ्यांक भन्सारसँग छ । प्लाष्टिक उद्योगका कच्चा पदार्थको आयात पनि बढेको छ । ८ अर्ब ३८ करोड मूल्यबराबरको यस्तो औद्योगिक कच्चा पदार्थ भित्रिएको छ ।

यो नाकाबाट कपडाको आयात भने खुम्चिएको छ । यस्तो आयात अधिकांश अनौपचारिक माध्यमबाट हुने भएकाले



वैध आयातको परिमाण घटेको भन्सार अधिकारीहरूको आशंका छ । चालू आवको फागुन अन्त्यसम्ममा ७ अर्ब ५५ करोड रुपैयाँबराबरको कपडा भित्रिएको तथ्यांक छ ।